



नेपाल सरकार

गृह मन्त्रालय

# जिल्ला प्रशासन कार्यालय



Website: www.daopyuthan.moha.gov.np

E-Mail: daopyuthan@moha.gov.np,  
daopyuthan2074@gmail.com

फोन नं ०८६-४२००३३

४२०१३३

४२००४८

फ्याक्स ०८६-४२०२९९

पत्र संख्या:- ०८२/०८३

चलानी नं:- ६५५

मिति: २०८२/०७/१२

ने.सं. ११४६

श्री गृह मन्त्रालय,  
(शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा)  
सिंहदरबार, काठमाण्डौ।

विषय:- मासिक प्रगति विवरण पठाइएको सम्बन्धमा।

प्रस्तुत विषयमा यस कार्यालय र ईलाका प्रशासन कार्यालय, जस्पुरबाट मिति २०८२ असोज १ गते देखि २०८२ असोज मसान्तसम्म सम्पादन भएका कामहरुको मासिक प्रगति विवरण यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा अनुरोध छ।

(लक्ष्मीदेवी शर्मा)

सहायक प्रमुख जिल्ला अधिकारी


सहायक प्रमुख जिल्ला अधिकारी



सि.नं.	सेवाको किसिम	जिल्ला प्रशासन कार्यालयका सेवा	ईलाका प्रशासन कार्यालय, जसपुरवाट प्रदान गरिएका सेवा	के.				
१.	नागरिकता प्रमाण-पत्र वितरण	गात महिना सम्मको जम्मा	असोज महिनाको जम्मा	कुल जम्मा	गात महिना सम्मको जम्मा	असोज महिनाको जम्मा	कुल जम्मा	३८३
	क) वंशजको आधारमा नागरिकता प्रमाण-पत्र वितरण	६७८	६१०	१२८८	१११	२७२		
	ख) नागरिकता प्रमाण-पत्र प्रतिलिपी र संशोधन वितरण	६७९	३३६	१०१५	१३७	१२०	२५७	
	ग) वैवाहिक अंगिकृत नागरिकता प्रमाणपत्र वितरण							
	घ) गैर आवासीय नागरिकता प्रमाणपत्र वितरण							
	ङ) आमको नामबाट नागरिकता प्रमाणपत्र जारी	१	-	१				
२.	नाबालक परिचय-पत्र वितरण	१४	७	२१	२	२	४	
	राहदानी वितरण							
३.	क) कार्यालयबाट सिफारिस	६९८	४१५	१११३				
	ख) द्रुत सिफारिस							
	ग) राहदानी वितरण	७२६	१२०	८४६	१६३	३२	१९५	
४.	राष्ट्रिय-परिचयपत्र दर्ता	३२७४	१३२५	४५९९	१०९	५२५	१६२४	
	दर्ता							
	वितरण	२६९	१९७	४६६				
	विवरण संशोधन		२२	२२				
५.	सिफारिस							
	क) भारतीय पेन्सनरका लागि	४३	१४	५७	१३	२४	३७	
	ख) आदिवासी-जनजातीको सिफारिस	६५	४६	१११	१६	११	२७	
	ग) दलित जातीको सिफारिस	४७	४८	९५				
	घ) चालचलन प्रमाणित							

सहायक प्रमुख जिल्ला अधिकारी

*(Signature)*




ड) नामधर प्रमाणित	२२	२९	३२	८	४०
च) अन्य सिफारिस	८	३	११		
मुद्दा किसिम					
क) अभद्र व्यवहार	१	२			
ख) क्षतिपूर्ति	०	०			
ग) हातहतियार					
घ) कालोबजार					
ठडो उजुरी	५	५			
बजार-अनुगमन					
कार्यालय अनुगमन	जिल्लास्थित विभिन्न सरकारी कार्यालय गरी कूल ४ वटा कार्यालयको अनुगमन गरिएको।				
राजश्व संकलन राहदानीबाट	गत महिनासम्मको	असोज महिनाको	कूल जम्मा		
	रु.५,५२७,५००/-	रु.२,३६०,०००/-	रु.७,८८७,५००		
अन्यबाट राजश्व संकलन		रु.१०,३५०/-	रु.१९,८५०		
राहत वितरण (बाढी, पहिरो, आगलागी, चट्याङ, हावाहुरी, असिना र पानी)	कार्यालयबाट				
	लुम्बिनी प्रदेश सरकारबाट				
हातहतियार नामसारी / नविकरण					
संघ-संस्था दर्ता / नविकरण	३/१	०/१५	३/१६		
हतियार मर्मत सम्बन्धी अनुमति-पत्र / नविकरण					
विष्फोटक पदार्थ इजाजत-पत्र / नविकरण					

१८. यस कार्यालयबाट भएका अन्य कार्यहरू:-

क) शान्ति सुरक्षा र अमनचयन सम्बन्धी कार्य

➤ सुरक्षाकर्मीहरूको परिचालन गरी गौर कानूनी क्रियाकलापहरू निस्तेज पारी कानून बमोजिम कारवाही गरिएको र सुरक्षा व्यवस्थालाई चुस्त-दुरुस्त र प्रभावक बनाईएको,



- जिल्लामा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय लगायत अन्य सरोकारवाला निकायबाट सुचनसहितको विज्ञेपण, समन्वय र सहकार्य गरी शान्ति सुरक्षा मजबुत बनाइएको,
  - गृह मन्त्रालयबाट सुरक्षा सम्बन्धमा प्राप्त परिपत्रहरूको आवश्यक कार्यान्वयन गरिएको,
  - जिल्ला सुरक्षा समितिको नियमित तथा आवश्यकता अनुसार २ (दुई) वटा बैठकहरू सम्पन्न गरी निर्णयहरू कार्यान्वयन गरिएको,
  - गृह मन्त्रालयबाट सुरक्षा सम्बन्धमा प्राप्त परिपत्रहरूको आवश्यक कार्यान्वयन गरिएको,
  - लागु औषध कारोबार र प्रयोगको सम्भाव्य क्षेत्र तथा सीमा नाकामा सुरक्षा निकाय मार्फत निगरानी गरिएको,
  - लागु औषध कारोबार र ओसारपसार नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम विभिन्न क्याम्पस तथा विद्यालयमा सम्पन्न गरिएको,
  - प्रमुख जिल्ला अधिकारीबाट प्रहरी चौकीको निरीक्षण एवम् अनुमगन भईरहेको ।
- ग) विपद् व्यवस्थापन सम्बन्धी कार्यहरू:-

- जिल्लामा मनसुनजन्य र अन्य विपद्जन्य घटनाबाट क्षती भएका व्यक्तिहरू (परिवार) लाई आवश्यकता अनुसार तत्काल राहत उपलब्ध गराउने गरिएको ।
  - विपद् प्रभावित व्यक्तिहरूलाई संघीय सरकारबाट र प्रदेश सरकारबाट राहत उपलब्ध गराउन मन्त्रालयमा सिफारिस गर्ने गरिएको,
  - मनसुन सँगै जिल्लामा विपद्जन्य घटनाहरूबाट हुने सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण साथै नियन्त्रण गर्न जिल्लामा रहेमा सरोकारवाला निकायहरूलाई उपलब्ध स्रोत-साधन तथा जनशक्ति तयारी अवस्थामा राख्न पत्राचार गरिएको ।
- घ) सुशासन सम्बन्धी कार्यहरू:-

- नियमित स्टफ मिटिङ बसी सेवा प्रवाहलाई प्रभावकारी, नागरिकमैत्री बनाउने तथा आइपरेका समस्या समाधानका लागि छलफल गर्ने गरिएको,
- दैनिक प्रतिवेदन प्रणाली (DRS) र मासिक प्रगति प्रतिवेदन पठाइएको,
- जिल्लामास्थित सरकारी कार्यालयको कार्यालय प्रमुखको नियमित बैठक बसी आइपरेका समस्याहरूको बारेमा छलफल तथा सहजिकरण र समन्वय गर्ने गरिएको,
- विभिन्न निकायहरूको काम काजलाई सहजीकरण गर्न आवश्यकताअनुसार बैठक, छलफल आदिका माध्यमबाट निर्णय गरिएको र समस्या समाधानका लागि अनुगमन तथा निरीक्षण कार्यलाई प्रभावकारी बनाइएको,
- नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा अन्य तालुक निकायहरूबाट प्राप्त निर्देशन र परिपत्र आदिको कार्यान्वयन गर्ने गरिएको,
- जिल्लामास्थित विभिन्न पक्षहरूसँग समन्वय बैठक बसी सरोकारका विषयमा छलफल गरिएको,
- जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ सञ्चालन भएका संघसंस्थाहरूको नियमित अनुगमन तथा निरीक्षण गरिएको,
- जिल्ला प्रशासन कार्यालय प्युठानको आ.व. २०८२/०८३ का लागि स्वीकृत वार्षिक कार्ययोजना अनुसार साउन महिनामा गर्नुपर्ने क्रियाकलापहरू सम्पन्न गरिएका छन्,
- नागरिकता सम्बन्धी उजुरीहरूको CCRS प्रणालीमा नियमित फिडब्याक गरिएको,
- कार्यालय निरीक्षण, कारागार निरीक्षण एवम् सुरक्षा निकायहरूको निरीक्षणको कार्य सम्पन्न गरिएको,
- जिल्लामा रहेका सरकारी निकायका सवारी साधनलाई सार्वजनिक बिदामा प्रयोग गर्नु परेमा अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयबाट जारी सवारी पास लिइने प्रयोग गरिएको ।